



अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल, काठमाडौं

मिति: २०८२।०७।२० गते।

प्रेस विज्ञप्ति

विषय: आरोपपत्र दायर गरिएको।

जिल्ला मोरङ, सुन्दरहरैँचा नगरपालिकाकाले गछिया खोला बालुवा गिट्टि उत्खनन् कार्यमा मूल्य अभिवृद्धि कर कट्टि नगरी अनियमितता गरेको भन्ने प्राप्त उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा सुन्दरहरैँचा नगरपालिका, मोरङले आर्थिक वर्ष २०७६/७७ को गछिया खोलामा नदिजन्य पदार्थ उत्खनन् कार्यको लागि स्वामिनारायण निर्माण सेवा प्रा.लि. धरानसँग रु.९,५९,५९,९५९।५० (अक्षरेपी नौ करोड एकाउन्न लाख एकाउन्न हजार एक सय एकाउन्न रुपैयाँ पचास पैसा मात्र) (भ्याट बाहेक) मा मिति २०७७।०२।२८ गते ठेक्का सम्झौता गरी सो वापत बुझाउनुपर्ने भ्याट रकम रु.९,२३,६९,६४९।६९—(एक करोड तेइस् लाख उनान्सत्तरी हजार छ सय उनान्पचास रुपैयाँ उनान्सत्तरी पैसा) उक्त निर्माण सेवाले आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्नेमा सो मूल्य अभिवृद्धि कर दाखिला नै नगरी नगराइएको अवस्थामा सुन्दरहरैँचा नगरकार्यपालिका कार्यालय, मोरङको मिति २०७७।१२।३० गतेको पत्र मार्फत स्वामिनारायण निर्माण सेवा, धरानलाई कबोल अंकको भ्याट रकम रु.९,२३,६९,६४९।६९ आन्तरिक राजस्व कार्यालय, धरान, सुनसरीमा बुझाई भौचरको प्रमाणित प्रतिसमेत नगरपालिकाको कार्यालयमा बुझाउन पत्राचार गरी उक्त पत्रको बोधार्थ आन्तरिक राजस्व कार्यालय, धरान, सुनसरीलाई दिइएकोमा आन्तरिक राजस्व कार्यालय, धरानका कर अधिकृत तिलक आले र स्वामिनारायण निर्माण सेवा प्रा.लि. एवं उक्त प्रा.लि.का प्रबन्ध निर्देशक सन्तोष कुमार बस्नेतले एक आपसमा मिलेमतो गरी गैरकानूनी लाभका लागि भ्याट दाखिला गरेको भनी वदनियतपूर्वक आन्तरिक राजस्व कार्यालय, धरान, सुनसरीको मिति २०७७/१२/३० को पत्रबाट स्वामिनारायण निर्माण सेवा प्रा.लि.ले आ.व. २०७६।०७७ मा सुन्दरहरैँचा नगरपालिकाको खोलाजन्य पदार्थको बिक्री गर्ने कार्यका लागि बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर बुझाइसकेको भनी नगरपालिकालाई पत्राचार गरी झुट्टा लिखत बनाई राजस्व चुहावट/छली गर्ने गलत मनसाय राखी प्रतिवादीहरुको मिलेमतोमा भ्रष्टाचार निवारण ऐन, २०५९ को भ्रष्टाचारजन्य कार्य गरेको हुँदा उक्त कार्यमा संलग्न देहायका प्रतिवादीहरुलाई देहायबमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

देहाय

सि. नं.	नामथर, पद र कार्यालय	बिगो रु.	कसुर तथा सजायको मागदाबी
१.	आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आले	रु.९,२३,६९,६४९।६९	भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसूरजन्य कार्य भएको र उक्त कार्यबाट नेपाल सरकारको सम्पत्ति हिनामिना हानीनोक्सानी हुन गई ऐ.ऐनको दफा १७ बमोजिमको कसूर गरेकोले बिगो रु. एक करोड तेइस् लाख उनान्सत्तरी हजार छ सय उनान्पचास रुपैयाँ उनान्सत्तरी

			पैसा कायम गरी सोही दफा १७ ले निर्देश गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (झ) र भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (छ) बमोजिम कैद र सोही दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना हुन एवं राजस्व रकम नबुझाएको अवस्थामा रकम बुझाएको भनी गलत व्यहोरा खुलाई नेपाल सरकारलाई हानि पुऱ्याउने बदनियतले पत्र लेखेको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसूरमा सोही ऐनको दफा ९ बमोजिम सजाय हुन समेतको मागदाबी लिइएको छ।
२.	स्वामिनारायण निर्माण सेवा प्रा.लि., धरान र उक्त प्रा.लि.का प्रबन्ध निर्देशक सन्तोष कुमार बस्नेत	रु.१,२३,६९,६४९।६९	भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिमको कसूरको नगद तथा अन्य गैरकानूनी लाभ प्राप्त गर्ने मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसूर भएको हुँदा मुख्य कसूरदारलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूर तथा उक्त दफा १७ ले निर्देश गरे बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (झ) र भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (छ) बमोजिम कैद र सोही दफा ३ को उपदफा (१) बमोजिम बिगो रु. एक करोड तेइस् लाख उनान्सत्तरी हजार छ सय उनान्पचास रुपैया उनान्सत्तरी पैसा बमोजिम जरिवाना हुने सजायलाई आधार मानी सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक बाँक्याश बमोजिम मुख्य कसूरदार सरह सजाय हुन एवं गलत व्यहोरा खुलाई आफूहरुलाई गैरकानूनी लाभ र नेपाल सरकारलाई हानि पुऱ्याउने बदनियतले पत्र लेख मुख्य कसूरदारलाई लगाई निजको मतियार भै उक्त कार्य गरेको पुष्टि हुन आएको हुँदा मुख्य कसूरदारको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसूरजन्य कार्य भएकोले प्रतिवादीहरुलाई सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक बाँक्याश बमोजिम मुख्य कसूरदार सरह सजाय हुन मागदाबी लिइएको छ।

प्रवक्ता
राजेन्द्र कुमार पौडेल